


अमेरिकी सहायता नियोग (USAID) को सहयोगमा  
भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (NSET) द्वारा सञ्चालित 'बलियो घर' कार्यक्रम

# सिमेन्ट जोडाइमा इँटाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने १० मुख्य कुराहरू



## सिमेन्ट जोडाइमा इंटाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने १० मुख्य कुराहरु

पुनरावलोकन :

आगोदमणि दीक्षित  
सूर्य नारायण श्रेष्ठ  
रमेश गुरागाई  
खड्गसेन ओली

लेखन तथा संचोजन सहायता :

रामकृष्ण शर्मा

प्रथम संस्करण :

३,००० प्रति, चैत २०७३

सामग्री संचोजन/लेखन :

हिमा श्रेष्ठ  
विजयकृष्ण उपाध्याय  
रञ्जन ढुङ्गेल  
ज्योतीमणि भट्टराई  
रजनी प्रजापति

सर्वाधिकार :

© भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल

ग्राफिक्स/चित्र :

चन्दन द्वज राना मगर  
राम कुमार थापा

यो सामग्री भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (NSET) द्वारा अंगेरिकी सहायता नियोग (USAID) को आर्थिक सहयोगमा सञ्चालित “बलियो घर” कार्यक्रम अन्तर्गत सामग्री संचोजन र परिमार्जन गरी तयार पारिएको तो । यस सामग्रीमा समाविष्ट विषयवस्तुप्रति दातृ संस्था जवाफदेही रहने छैन ।



## परिचय

नेपाल भूकम्पीय जोखिमको हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा पर्दछ । २०७२ साल बैशाखको विनाशकारी भूकम्प र त्यसभन्दा अधिक ठूला भूकम्पहरूबाट पाठ सिक्दै विपद् जोखिम न्यूनीकरण अभि विशेषगरी भूकम्पीय सुरक्षाका सम्बन्धमा पूर्व तयारीका योजना तथा भूकम्पीय जोखिमलाई घटाउन बस्तीहरु सुरक्षित गर्नुपर्ने आवश्यकतालाई आज समाजका हरेक तह र तप्काममा महसुस गरिएको पाइन्छ । भूकम्प आफैले मान्छे मादैन तर मानव निर्मित कमजोर संरचना भत्कँदा ठूलो जनधनको क्षति हुने भएकाले हाम्रो घर तथा बस्तीहरु भूकम्पीय दृष्टिकोणले सुरक्षित र मजबुत रहनुपर्ने कुराको आत्मसात गर्दै नयाँ घर बनाउन चाहने हरुको लागि सहयोगी होस् भन्ने अभिप्रायले यो पुस्तिका तयार पारिएको छ ।

यस पुस्तिकामा सिमेन्टको जोडाइमा इँटाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने मुख्य १० बुँदाहरूलाई उल्लेख गरिएको छ । यो पुस्तिका भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहने घरधनी, घर निर्माणमा संलग्न हुने डकर्मी लगायत निर्माणकर्मी, प्राविधिक एवं इन्जिनियरहरु तथा सामाजिक परिचालकहरुको लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

## १ निर्माण स्थलको छनौट र परीक्षण

निर्माणका लागि उपयुक्त नहुने स्थान यस प्रकार छन्-

- पानी जम्ने स्थान
- दुङ्गा खस्ने स्थान
- पहिरो जान सक्ने स्थान
- माटो भरेको वा पुरुवा माटो भएको स्थान
- नदीको बगार वा सीमसार क्षेत्र
- स्थायी, सक्रिय तथा गहिरो भौगोलिक चिरा भएको स्थान
- भिरालो स्थान (अधिकतम  $20^{\circ}$  भिरालोसम्ममा मात्र निर्माण गर्नु पर्छ)

निर्माण स्थलको निरीक्षण गर्दा कम्तीमा २ वटा २ मिटरसम्म गहिरो खाल्डो खनी परीक्षण गर्ने ।  
पहाडी क्षेत्रमा चट्टान भएको सतह भेटिएमा गहिराइ कम लिन सकिन्छ ।

### भिरालो जमिन



### नदीको बगर वा सिमसार क्षेत्र




### दुङ्गा खस्न सक्ने स्थल/क्षेत्र



## ३ भवनको आकार प्रकार र नाप

- साधारण र नियमित आकारको जस्तै वृत्ताकार, आयातकार वा वृत्ताकार घर निर्माण गर्नुपर्छ ।
- लामो र साँधुरो घर निर्माण गर्नु हुदैन । घरको लम्बाइ चौडाइको तीनगुणा भन्दा बढी हुनुहुदैन ।
- असाधारण आकार जस्तै: “L,C,T र |” आकारको घर बनाउनु हुदैन, र यदि बनाउनै परेमा ती आकारलाई उपयुक्त ठाउँ छोडी साधारण आकारमा परिवर्तन गर्न सकिन्छ ।
- उचाइमा पनि घरलाई जतिसब्दो होचो/सानो बनाउनु पर्छ र गारोमा सेटव्याक राख्नु हुदैन् ।
- घर दुई तला र त्यस माथिको बुईगल सम्म सीमित राख्नु पर्दछ ।



## ३ निर्माण सामग्रीहरू

### ■ इँटा (Brick)

- इँटाको बलियोपना (Crushing Strength) एक तला निर्माणको लागि ३.५ एम.पि.ए. हुनुपर्छ । साथै २ तला सम्मको भवनको सन्दर्भमा माथिल्लो तलामा ३.५ एम.पि.ए. र भुई तलाको लागि ५ एम.पि.ए. हुनुपर्छ । अथवा,
- चिल्लो सतह भएको, चारकुना मिलेको, राम्ररी पोलिएको रातो, एउटै आकार भएको इँटा प्रयोग गर्नुपर्छ । इँटा ३ फिटको उचाइबाट ठाडो पारि खसालेर हेर्दा नफुट्ने बलियो हुनुपर्छ ।

इँटा जडान गर्ने मसला



सिमेण्ट १ भाग



बालुवा ६ भाग

- इँटा जडान गर्ने मसला (Mortar):

- यस्ता मसलामा कम्तीमा १ भाग सिमेन्ट र ६ भाग बालुवा राख्नुपर्दछ (१:६) ।

- कंक्रिट (Concrete):

- कंक्रिट मसला :२० (१ भाग सिमेन्ट, १.५ भाग बालुवा र ३ भाग रोडा) हुनुपर्दछ ।

- डण्डी (Reinforcement):

निम्न बमोजिमको डण्डी प्रयोग गर्न सकिन्छ:

- Fe ५०० र कम्तीमा १४ प्रतिशत लचकता भएको
- Fe ४१५ र कम्तीमा १४ प्रतिशत लचकता भएको
- Fe २५० र कम्तीमा २० प्रतिशत लचकता भएको खिया लागेको डण्डी प्रयोग गर्नु हुदैन ।

द्वानको मसलाको लागि



सिमेन्ट १ भाग



बालुवा १.५ भाग



रोडा ३ भाग

## 8 जग

### ■ जग लगाउँदा

गारोवाला

जग लगाउनु

पर्दछ । माटो

अनुसार जगको

न्यूनतम नाप

तालिकामा

देखाईए बमोजिमको

हुनुपर्दछ ।


क : M 20 ढलान (1:1.5:3)

ख : 60 मि.मि. इटा


ग : ख पादिएको माटो

चौ : > 1.5 मो

घ > ड




गारोवाला जग लगाउने तरिका



१ तला (नरम माटो)

तलाको संख्या	गहिराइ मि.मि.	उचाइ मि.मि.	चौडाइ (मि.मि.)		
			नरम माटो	मध्यम माटो	कडा माटो
१	८००	३००	६५०	५५०	४५०
२	९००	३००	९००	६५०	५५०



२ तला (नरम माटो)



भिरालो जमिनमा जग बनाउने तरिका

## ५ गारो


- गारोको अधिकतम लम्बाइ, उचाइ, प्यानल साईज र न्यूनतम मोटाइ तलको तालिका बमोजिम हुनुपर्दछ :

तलाको संख्या	तला	गारोको न्यूनतम मोटाइ (मो) (मि.मि.)	गारोको अधिकतम उचाइ (मि)	गारोको अधिकतम भित्री लम्बाइ (मि)	अधिकतम प्यानल नाप (वर्ग मि.)
१	सबै	२३०	३.२	४.५	१३.५
२	माथि	२३०			
	भुई	३५०			

- यदि गारोको लम्बाइ धैरै लामो भयो भने आड़ दिने गरी छुटै आड गारो (Butress wall) उठाउनु पर्दछ ।
- यस्ता गारो ३ मिटर भन्दा टाढा राख्नु हुदैन् । यसको न्यूनतम मोटाइ मुख्य गारो बराबरको हुनुपर्दछ र आधारको न्यूनतम चौडाइ गारोको उचाइको  $\frac{1}{6}$  भाग हुनुपर्दछ । साथै माथिको चौडाइ कम्तीमा गारो बराबर हुनु पर्दछ ।
- चुली गारोले गारोको उचाइ बढाउने हुँदा सकेसम्म हलुका चुलीगारो (काठ वा जस्तापाताको) राख्नु पर्दछ ।




बुइगलको उचाइ



## ६ झ्याल र ढोकाहरू


- झ्याल र ढोका गारोको कुनाबाट कम्तीमा ६०० मि.मि. वा झ्यालढोकाको उचाइको  $1/4$  हुनुपर्दछ ।
- झ्यालढोकाको बीचमा कम्तीमा ६०० मि.मि. वा सानो झ्यालढोकाको उचाइको  $1/2$  बराबरको गारो हुनुपर्दछ ।
- एक तलाको निर्माण गर्दा झ्यालढोकाका लम्बाइ बढीमा गारोको लम्बाइको ५० प्रतिशत र २ तलाको हकमा ४२ प्रतिशत हुनुपर्दछ ।
- सबै झ्यालढोकाको लागि सील र लिन्टेल एउटै तहमा राख्नुपर्दछ ।




## ८० गारो निर्माण गर्ने तरिका


- गारो बनाउँदा ठाडो जोरीहरु एउटै सिधा ठाडो रेखामा नपर्ने गरी छलेर लगाउनु पर्छ ।
- गारोको बीचमा र कुनामा दाँती बनाउन भन्दा खुड्किलो बनाई छोड्नु पर्दछ । एकपटकमा खुड्कि किलोको उचाइ ६०० मि.मि. भन्दा बढी उठाउनु हुँदैन ।

जोरी नछलेको गारो



जोरी छलेको गारो






## ८ तेर्सों पट्टीहरु

भवनमा जग, जगको माथिल्लो सतह, भ्यालढोकाको तल्लो र माथिल्लो सतह, चुली गारो को भिरालो सतह, भुइँको सतह र छानाको सतहमा पूरै गारो भरि तेर्सों पट्टीहरु दिनुपर्दछ ।


- सुर र जोर्नीमा उचाइ तर्फ ५०० देखि ७०० मि.मि. को दूरीमा स्टीचको प्रयोग गर्नुपर्दछ ।
- तेर्सों पट्टीहरु र स्टीचमा प्रयोग हुने फलामे डण्डीहरुको विवरण तालिकामा छ ।

यदि फलामे डण्डीलाई जोड्नुपरेमा कम्तीमा तल देखाए अनुरुप एक अर्कामा खप्टाएर राख्नु पर्दछ ।


फलामे डण्डीको मोटाइ	८ मि. मि.	१० मि. मि.	१२ मि. मि.	१६ मि. मि.
जोड्नुपर्ने लम्बाइ एम.एम	४८०	६००	७२०	९६०



### स्टीच विवरण



तेस्रो पट्टी लगाउने तरिका




बन्धन र तेस्रो पट्टीहरू राख्ने तरिका

तर्सों पट्टी	पट्टीको मोटाइ (मि.मि.)	फलामे डण्डीको संख्या	फलामे डण्डीको ब्यास (मि.मि.)
जग माथिको डि.पि.सि. सतह	१५०	४	१२
जग माथिको डि.पि.सि.सतह (कडा माटोको लागि)	७५	२	१२
भ्याल मुनीको पट्टी	७५	२	१०
भ्यालढोका माथिको पट्टी - (भ्यालढोकाको चौडाइ $< १२५०$ मि. मि. खुला भागमाथिको उचाइ $< ९००$ मि. मि.)	७५	२	१२
भ्याल ढोका माथिको पट्टी - (भ्यालढोकाको चौडाइ $> १२५०$ मि. मि. खुला भागमाथिको उचाइ $> ९००$ मि. मि.)	१५०	४	२-१० २-१२
छानाको पट्टी (लचकदार छाना)	७५	२	१२
छानाको पट्टी (ढलान छाना)	३००	४	१२
स्टीच	७५	२	८


## ९

## ठाडो फलामे डण्डीहरु


- भयाल, ढोकाको कमजोर ठाउँहरु जस्तै जोर्नी, कुना र भयाल ढोकाको छेउमा ठाडो फलामे डण्डीहरु हाल्नु पर्दछ ।
- ठाडो फलामे डण्डीहरु जगबाट सुरु भई छानाको सतहसम्म जानुपर्दछ ।
- यस्ता डण्डीहरु तेर्सा पट्टीहरु राम्रोसँग बाँधिएको हुनुपर्दछ ।
- ठाडो फलामे डण्डीहरुको नाप तलको तालिका बमोजिम हुनुपर्दछ ।
- डण्डीहरु जोड्नु पर्ने ठाउँमा तेर्सा पट्टीहरुको तालिकामा देखाईए जति एक आपसमा जोड्नु पर्दछ ।



इंटाको पहिलो तह



इंटाको दोस्रो तह




### जोर्नी, कुना र झ्याल ढोकाको छेउमा ठाडो फलामे डण्डीहरु राख्ने तरिका

तला संख्या	तला	डण्डीको मोटाइ (मि.मि.)	
		नाजुक ठाउँ (कुना र जोर्नी)	झ्यालढोकाको छेउ
१	भुई	१२	१२
२	पहिलो	१२	१२
	भुई	१६	१२


१०

## छाना र तल्लाहरु


- सकेसम्म ढलाने भुईं र छाना लगाउनु पर्छ ।
- ढलाने भुईं र छानाको विवरण तलको चित्रमा देखाए अनुसारको गर्नुपर्दछ ।
- लचकदार छाना लगाउनु पर्दा जस्तापाता जस्ता हलुका सामान प्रयोग गर्नुपर्दछ ।
- छाना तथा तल्लाहरु गारोसँग उपयुक्त तरिकाले बाँधेको हुनुपर्दछ ।
- तला र छानामा तल चित्रमा देखाए बमोजिम चौकुने बन्धन राख्नु पर्दछ ।



पर्खालमा छाना जडेर अद्याउने विवरण



ढलानको छाना विवरण



छानामा चौकुने बन्धनको विवरण



## भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल

National Society for Earthquake Technology-Nepal (NSET)

कार्यालयक नगरपालिका, वडा नं. २, भैसेपाटी, ललितपुर

पो.ब.नं. १३७७५, काठमाडौं, नेपाल

फोन नं.: (९७७-१) ५५९९०००, फ्याक्स नं.: (९७७-१) ५५९२६९२

ई-मेल: nset@nset.org.np, वेब साइट: [www.nset.org.np](http://www.nset.org.np)